

राक्सिराङ्ग गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चैनपुर, मकवानपुर
बागमती प्रदेश, नेपाल

आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धि सिलबन्दी बोलपत्र
आह्वानको सूचना ।

प्रथम पटक प्रकाशित मिति २०७८/०८/१०

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा (२) को खण्ड घ (६) को व्यवस्था बमोजिम मनहरी खोलाको स्वीकृत IEE प्रतिवेदन बमोजिमका विभिन्न क्षेत्रहरुबाट तोकिएको मापदण्ड बमोजिम नदिजन्य पदार्थ संकलन/ उत्खनन् गरि बागमती प्रदेश आर्थिक ऐन २०७७ ले तोकेको दरमा विक्री गरि राजस्व संकलन गर्ने कार्य ठेक्का बन्दोबस्त गरि गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा कम्पनिहरुले तपशिलको शर्तहरुको अधिनमा रही विद्युतीय माध्यम (E-Submission) बाट www.bolpatra.gov.np/egp मा गई सिलबन्दी बोलपत्र पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

सि.नं.	आय ठेक्का नं.	ठेक्काको नाम	अधिकतम परिमाण(घन मिटरमा)	न्युनतम अंक रु. (मु. अ कर तथा अग्रिम आयकर बाहेक)	धरौटी रकम	बोलपत्र फाराम दस्तुर	बोलपत्र फाराम खरिद तथा दाखिला गर्ने अन्तिम मिति र समय
१	१/०७८/७९	नदिजन्य पदार्थ सङ्कलन, बिक्रि एवं वातावरण तथा सरसफाई शुल्क	१,७४,१४७.५	५,६२,९५,३१४.२०	कबोल अंकको ५ %	रु.५०००/	२०७८/०९/११ गते १२:०० बजे सम्म

शर्तहरू

१. बोलपत्र फाराम पेश गर्ने फर्मले बोलपत्र दस्तुर बापतको रकम यस गाउँपालिकाको बैंक अफ काठमाडौं चैनपुर शाखाको आन्तरिक राजस्व खाता ग-१-१/०१८७००००००१८२५२४ मा जम्मा गरेको सक्कल भौचर सहित फर्मको इजाजत पत्र, मु.अ.कर दर्ताको प्रमाणपत्र, आ.व. २०७७/७८ को आयकर चुक्ता प्रमाणपत्र तथा व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।
२. बोलपत्र दाखिला गर्दा आफुले कबोल गरेको अंकको ५% रकम धरौटी बापत यस कार्यालयको नाममा बैंक अफ काठमाण्डौं चैनपुर शाखाको खाता नं.ग-३/०१८७००००००३५२४ मा जम्मा गरेको सक्कलै भौचर वा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त 'क' श्रेणीको वाणिज्य बैंकबाट यस गाउँपालिकाको नाममा जारी भएको कम्तिमा १२० दिन म्याद भएको बोलपत्र जमानत पेश गर्नुपर्नेछ।
३. बोलपत्र दाखिला गर्दा प्रचलित कानूनद्वारा निर्धारित रित पुर्याउनु पर्नेछ।
४. रितपूर्वक दर्ता भएका बोलपत्रहरूलाई बोलपत्र दाखिला गर्ने अन्तिम दिनको १:०० बजे ठेकेदार वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ तर ठेकेदार वा निजको प्रतिनिधिको अनुपस्थितिले ठेक्का खोल्न बाधा पर्ने छैन।
५. कबोल रकम अंक र अक्षरमा प्रष्टसंग उल्लेख गरेको हुनुपर्दछ। अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएकोलाइ मान्यता दिइनेछ।
६. ठेक्का आवधि ठेक्का सम्झौता भएको मितिदेखि २०७९ असार मसान्तसम्म हुनेछ तर नदिबाट नदिजन्य पदार्थ संकलन/उत्खनन् कार्य २०७९ जेष्ठ मसान्तसम्म मात्र हुनेछ।
७. बोलपत्र स्वीकृत भएको सूचना पाएको मितिले १५ दिन भित्र ठेक्का कबोल गर्ने ठेकेदारले कबोल रकम एकमुष्ट रूपमा बुझाएमा कबोल अङ्कको ५% छुट दिइनेछ। एकमुष्ट रूपमा बुझाउन नसकेमा कबोल अंकको न्युनतम ५० प्रतिशतले हुने रकम बुझाउनुपर्नेछ। बाँकी रकमको हकमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी भएको २०७९ चैत्र मसान्तसम्मको म्याद भएको बैंक ग्यारेन्टी(Performance Bond)पेश गरि ठेक्का सम्झौता गर्नुपर्नेछ। यस प्रयोजनका लागि कबोल अंक भन्नाले बोलपत्र दाताले कबोल गरेको रकम र सो रकमको १३% ले हुने मु.अ. कर तथा १.५% ले हुने अग्रिम आयकर समेत जोडी कायम हुन आउने रकमलाई बुझाउनेछ।
८. ठेक्का कबोल गर्ने ठेकेदारले तोकिए बमोजिम कर उठाउँदा प्रयोग गर्ने रसिदहरू आफैले छुपाई सो रसिद यस कार्यालयबाट अनिवार्य रूपमा प्रमाणित गराई प्रयोग गर्नुपर्नेछ।
९. नदिजन्य पदार्थ संकलन/ उत्खनन् गर्दा स्वीकृत IEE प्रतिवेदन, नेपाल सरकार एवं प्रदेश सरकारबाट जारी भएका नियमन सम्बन्धि प्रतिवेदन र कार्यविधिहरू, ढुंगा गिट्टी, बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिका निर्णयहरू तथा प्रचलित सम्बन्धित कानूनका व्यवस्थालाई पालना गर्नु ठेकेदारको कर्तव्य हुनेछ।
१०. संकलन /उत्खनन् एवं ढुवानी कार्यलाई वातावरणमैत्री र गुनासोरहित बनाउनु पर्नेछ। व्यक्तिगत एवं सर्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याउने, नदीको स्वच्छ वहावलाई धुमिल बनाउने, जथाभावी रूपमा पहुँच मार्ग बनाउने कार्य दण्डनीय हुनेछ।
११. ठेकेदारले आफुले संकलन र विक्री गरेको परिमाणको विवरण आवधिक रूपमा गाउँपालिकामा बुझाउनु पर्नेछ।
१२. यस उल्लेखित कार्य विपरित कार्य भएको पाइएमा जुनसुकै बखत ठेक्का तोड्न सकिनेछ र नियमानुसारको कारवाही समेत भै जानेछ।
१३. यो ठेक्का स्वीकृत वा अस्वीकृत गर्ने अधिकार गाउँपालिकामा निहित रहने छ।
१४. यो सुचनामा लेखिएका कुराहरू यसै बमोजिम, यसमा छुटेका विषयहरू ठेक्का सम्झौता बमोजिम तथा ठेक्का सम्झौतामा समेत छुटेका विषयहरू प्रचलित कानून बमोजिम हुनेछ।
१५. ठेक्का आवधि भित्र नेपाल सरकार तालुक निकायको निर्णय वा अन्य कुनै कारणबाट परिमाण थप हुन गएमा र ठेकेदारको माग हुन आएमा ठेक्का कबोल दर अङ्कलाई आधार मानि समायोजित सम्झौता गर्न सकिनेछ।
१६. वातावरण तथा सरसफाई शुल्क प्रति सेप्टी रु.०.१५५/- (भ्याट बाहेक) र निकासी तथा सङ्कलन शुल्क प्रति सेप्टी रु.९/- (भ्याट बाहेक) नबढाईकन लिन पाइनेछ।